


SWABALAMBAN LAGHUBITTA BITTIYA SANSTHA LTD.

Central Office, Kathmandu

UNAUDITED FINANCIAL RESULTS

As at 3rd Quarter (2075/12/30) of Fiscal Year 2075/76

Figs. In NPR ('000)

S. No.	Particulars	This Quarter Ending (Chaitra end 2075)	Previous Quarter Ending (Poush end 2075)	Corresponding Previous Year Quarter ending (Chaitra end 2074)
1	Total Capital and Liabilities	14,728,864	13,195,785	11,084,952
1.1	Paid Up Capital	628,888	628,888	503,111
1.2	Reserve and Surplus	987,974	874,408	815,516
1.3	Debenture and Bond	-	-	-
1.4	Borrowings	5,112,057	4,203,059	3,630,947
1.5	Deposit (a+b)	7,007,656	6,582,333	5,351,247
	a. Domestic Currency	7,007,656	6,582,333	5,351,247
	b. Foreign Currency	-	-	-
1.6	Income Tax Liability	-	-	-
1.7	Other Liabilities	992,289	907,096	784,130
2	Total Assets (2.1 to 2.7)	14,728,864	13,195,785	11,084,952
2.1	Cash and Bank Balance	81,266	74,750	70,598
2.2	Money at Call and Short Notice	429,376	415,651	550,553
2.3	Investments	462,471	567,704	410,156
2.4	Loans and Advances	13,134,945	11,598,213	9,549,945
2.5	Fixed Assets	45,195	42,851	47,328
2.6	Non Banking Assets.	-	-	-
2.7	Other Assets	575,612	496,616	456,370
3	Profit & Loss Account	Upto This Quarter	Upto Previous Quarter	Upto Corresponding Previous Year Quarter
3.1	Interest Income	1,493,844	964,904	1,187,577
3.2	Interest Expense	724,820	459,641	562,080
	A. Net Interest Income (3.1-3.2)	769,024	505,263	625,497
3.3	Fees, Commission and Discount	7,043	3,683	407
3.4	Other Operating Income	197,712	111,490	138,545
3.5	Foreign Exchange Gain/Loss(Net)	-	-	-
	B. Total Operating Income	973,779	620,436	764,449
3.6	Staff Expenses	408,239	277,489	277,755
3.7	Other Operating Expenses	73,359	47,695	65,413
	C. Profit Before Provision	492,182	295,251	421,281
3.8	Provision for Possible Losses	44,587	26,075	52,298
	D. Operating Profit (C-3.8)	447,594	269,176	368,983
3.9	Non Operating Income/Expenses (Net)	-	-	1,259
3.10	Write Back of Provision for Possible Loss	977	977	547
	E. Profit from Regular Activities	448,572	270,153	370,789
3.11	Extra-ordinary Income/Expenses (Net)	87	44	-
	F. Profit before Bonus and Taxes	448,658	270,197	370,789
3.12	Provision for Staff Bonus	40,787	24,563	33,708
3.13	Provision for Tax	122,361	73,690	101,124
	G. Net Profit/Loss (F-3.12-3.13)	285,510	171,944	235,957
4	Ratios	At the end of This Quarter	At the end of Previous Quarter	At the end of Corresponding previous year quarter
4.1	Capital Fund to RWA	10.78%	11.01%	11.68%
4.2	Non Performing Loan (NPL) to Total loan	0.92%	1.03%	1.02%
4.3	Total Loan Loss Provision to NPL	178.01%	165.17%	163.03%
4.4	Cost of Funds	9.28%	8.95%	8.62%
4.5	Credit to Deposit Ratio(Calculated as per NRB Directives)	190.57%	179.25%	181.48%

Note : The above financial performance & position are subject to change from supervisory authority and Statutory Auditor.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची - १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित) आ.व. २०७५/७६ को तेस्रो त्रैमासिक वितरण

१. वित्तीय विवरण :

(क) वित्तीय संस्थाको तेश्रो त्रैमासिक अवधिसम्मको वासलात तथा नाफा नोक्सान हिसाब सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।

(ख) प्रमुख वित्तीय अनुपातहरू:

प्रति सेयर आम्दानी	(मूल्य आम्दानी अनुपात) P/E ratio	प्रति सेयर नेटवर्थ	प्रति सेयर कूल सम्पत्तिको मूल्य	तरलता अनुपात
६०.५३	१३.६६	२५७.१०	२३४२	७%

२. व्यवस्थापकीय विश्लेषण :

(क) यस त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण : कारोबारको वृद्धिसँगै वित्तीय संस्थाको मौज्जात, तरलता र आम्दानीको वृद्धि सन्तोषजनक रहेको छ ।

(ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाको आ.व. २०७५/७६ को व्यवसायिक योजना अनुसार ५७ जिल्लामा ५ वटा शाखा/उपशाखा कार्यालयहरू थप गरि जम्मा १२८ शाखा/उपशाखा कार्यालयहरूबाट कूल २ लाख ३३ हजार ३ सय ७२ विपन्न घर परिवारमा लघुवित्त सेवा पुर्‍याइ सकेको छ भने लगानीमा रहिरहेको कर्जा तर्फ रु. १३ अर्ब ३८ करोड र बचत रु. ८ अर्ब ७७ करोड पुर्‍याउने लक्ष्य निर्धारण गरिएकोमा यस लघुवित्त वित्तीय संस्थाबाट आ.व. २०७५/७६ को तेश्रो त्रैमासिक समीक्षा अवधि सम्ममा १२८ वटा शाखा/उपशाखा कार्यालयहरूबाट कूल लगानीमा रहेको कर्जा रु. १३ अर्ब ३५ करोड र बचत तर्फ रु. ७ अर्ब पुगेको छ ।

(ग) आगामी दिनमा कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच कम भएका क्षेत्रहरूलाई विशेष प्राथमिकता दिइने छ ।

(घ) प्रभावकारी व्यवस्थापन सूचना प्रणाली तथा आन्तरिक नियन्त्रण प्रणालीको आधारमा वित्तीय संस्थाले आफ्नो सेवालाई अझ बढी ग्राहकमुखी बनाउँदै मुलुकको एक नेतृत्वदायी लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित हुने लक्ष्य लिएको छ । यसको लागि कर्मचारी तथा ग्राहकको क्षमता अभिवृद्धिमा अरु बढी ध्यान दिइनेछ । हाल भइ रहेको विकेन्द्रीत तथ्याङ्क सूचना प्रणालीलाई केन्द्रीयकरण गर्न केन्द्रीकृत बैकिङ्ग सफ्टवेयर खरिद गर्ने बारेमा सम्झौता गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागिएको छ ।

(ङ) विगतको अनुभवबाट वित्तीय संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना वा अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : देशमा बढ्दै गरेको लघुवित्त संस्थाहरू बीचको अस्वस्थ प्रतिस्पर्धा र सदस्यहरूको दोहोरोपना आदि कारणबाट वित्तीय संस्थालाई नकारात्मक प्रभाव पार्न सक्ने महसुस भएकोले सोको उचित व्यवस्थापन गरिदै आएको छ ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

(क) समीक्षा अवधिमा वित्तीय संस्थाले कसैको विरुद्धमा मुद्दा दायर गरेको छैन र वित्तीय संस्थाको विरुद्धमा कसैले मुद्दा दायर गरेको सूचना प्राप्त भएको छैन ।

(ख) वित्तीय संस्थाका संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको सेयर कारोबार सम्बन्धी विश्लेषण:

(क) धितोपत्र बजारमा भएको यस संस्थाको सेयरको कारोबारमा समय समयमा उतार चढाव देखिएता पनि कारोबारको अवस्था भने सन्तोषजनक रहेको छ ।

(ख) नेपाल स्टक एक्स्चेन्ज लि.को वेबसाइट: www.nepalstock.com.np अनुसार समीक्षा अवधिमा वित्तीय संस्थाको सेयरको कारोबार निम्नानुसार रहेको पाइएको छ ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य:	कारोबार भएको कूल दिन	कारोबार संख्या
रु. ८८५/-	रु. ७७०/-	रु. ८२७/-	५७	४५०

५. समस्या तथा चुनौती:

देशमा बढ्दै गईरहेको लघुवित्त संस्थाहरूको संख्या संगै लघुवित्त कार्यक्रम र यसका सदस्यहरूको बढ्दो दोहोरोपना र कर्मचारीहरूको ड्रपआउट आदिलाई वित्तीय संस्थाले समस्या तथा चुनौतिका रूपमा लिएको छ । वित्तीय संस्थामा रहेको जनशक्तिको उचित व्यवस्थापन, तालिम र समयानुकूल व्यवसायिक रणनीति अपनाई वित्तीय संस्थाले प्रदान गर्ने सेवामा प्रभावकारी र विविधिकरण गर्दै खर्चमा मितव्ययीता अपनाइने छ ।

६. संस्थागत सुशासन:

नेपाल राष्ट्र बैंकबाट संस्थागत सुशासन अभिवृद्धिका लागि जारी गरिएका निर्देशनहरूको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धित ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, धितो पत्र ऐन २०६३ लगायत अन्य ऐन नियमहरूको पालना गरिनुका साथै वित्तीय संस्थाबाट प्रबन्ध पत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, कर्जा अपलेखन विनियमावली, आन्तरिक लेखापरीक्षण निर्देशिका, बचत तथा कर्जा व्यवस्थापन निर्देशिका, सूचना प्रविधि निर्देशिका, सम्पत्ति तथा दायित्व व्यवस्थापन नीति, लगानी नीति, कर्जा नीति बनाई लागू गरिएको छ । व्यवस्थापनको साथै आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ गर्न लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुबिधा समिति र सम्पत्ति शुद्धिकरण अनुगमन समितिले सक्रिय रूपले कार्य गरिरहेका छन् ।

७. सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु की मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।